



नेपाल सरकार

SitRep

#۹۵۶


स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

कोभिड-१९ (COVID-19) सम्बन्धी स्वास्थ्य क्षेत्रको प्रतिकार्य


मंगलबार | ३० असार २०७७ (१४ जुलाई २०२०)

RT-PCR परिक्षण	RT-PCR परिक्षण / १० लाखमा	जम्मा पोजेटिभ केसहरू	आइसोलेशनमा पुष्टी भएका केसहरू	निको भएका केसहरू	निको भएको दर	मृत्यु	क्वारेन्टाइनमा रहेका व्यक्तिहरू
२९३७३९	९९८७	१७०६१	६६९५	१०३२८	६०.५%	३८	२४७१६


“કોમિડ વિદ કો સન્દર્ભમા પાલના ગર્નૂપને જનર્ખાસ્થ્યકા અત્યાવશ્યક માપદણ્ડ”



उमेर समूह अनुसार संक्रमितहरूको विवरण



जिल्ला अनुसार कोभिड-१९ का सक्रिय संक्रमितहरूको विवरण



गत २४ घण्टाका कोभिड-१९ को विवरण	
जम्मा RT-PCR परिक्षण	४३६१
निको भएको	३४
मृत्यु	०
संक्रमित	११६
RT-PCR परिक्षण मध्ये संक्रमण दर (प्रतिशतमा)	२.७


संक्रमितहरूको शुन्य संख्या रहेका जिल्लाहरू
भोजपुर, मुस्ताङ, मनाङ, हुम्ला

जिल्ला अनुसार कोभिड-१९ का कुल संक्रमितहरूको विवरण



कोभिड-१९ संक्रमितहरूको विवरण (कुलमा):
RT-PCR परिक्षण मध्ये संक्रमण दर: ५.९%
पोजेटिभ मध्ये मृत्यु दर: ०.२%
जम्मा मृत्यु प्रति दश लाख (पोजेटिभमा): १.३

प्रदेश अनुसार कोभिड-१९ का जम्मा संक्रमित, डिस्चार्ज र मृत्युको विवरण



हाल सम्म RT-PCR विधिबाट परिक्षण भएका नमुनाहरूको विवरण

#	प्रयोगशाला	जम्मा परिक्षण	आजको नयाँ पोजेटिभ
१.	राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु	७६७२७	२
२.	वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान	११६६६	६
३.	कोशी अस्पताल, विराटनगर	१३८२३	२
४.	प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला/ पशुपन्छी रोग अन्वेषण प्रयोगशाला	१०९३०	१
५.	गजेन्द्रनारायण सिंह अस्पताल, राजविराज, ससरी	२३००	
६.	प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, जनकपुर	४८७४	३८
७.	नारायणी अस्पताल, बीरगंज	९४०५	४
८.	शुक्रराज ट्रिपिकल तथा सरुवारोग अस्पताल, टेकु	१००१९	१
९.	भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशाला/ राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशाला	९३४७	
१०.	किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र, हेटौडा	१०२०२	४
११.	धुलिखेल अस्पताल, धुलिखेल	८३४९	३
१२.	पाटन अस्पताल, ललितपुर	६६२६	
१३.	चि. बि. रा. प्र., वीर अस्पताल, काठमाडौँ	५६४६	
१४.	त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगंज, काठमाडौँ	५७४८	६
१५.	पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा	११२८१	
१६.	प्रादेशिक क्षयरोग केन्द्र प्रयोगशाला, पोखरा/ प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, पोखरा	६७५६	
१७.	प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, रुपन्देही	१००९९	३
१८.	भेरी अस्पताल, नेपालगंज	१५६००	१०
१९.	लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल	२६४	७
२०.	रासी स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाढ	१५००३	
२१.	सुर्खेत प्रादेशिक अस्पताल/ पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, सुर्खेत	१६०२८	
२२.	कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला	१७१६३	१६
२३.	कोभिड-१९ परिक्षण प्रयोगशाला, दैलेख	९०६	६
२४.	चौरजहारी नगरपालिका PCR प्रयोगशाला, रुकुम (पश्चिम)	४९९	
२५.	डडेलधुरा अस्पताल प्रयोगशाला, डडेलधुरा	५७७	
२६.	सेती प्रादेशिक अस्पताल/ पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, धनगढी	१३९८९	७
		जम्मा	२९३७३९
			११६

विश्वव्यापी रूपमा कोभिड-१९ को तथ्यांक

१३,२४२,६८२

४,९५७,८८६

५७५,६६३

७,७०९,१३३

(३७.४%)

(४.४%)

(५८.२%)


जम्मा केस

सक्रिय केस

मृत्यु

निको भएको

सार्क सदस्य राष्ट्रहरूमा कोभिड-१९ संक्रमणको विवरण



श्रोत: <http://www.covid19-sdmc.org/>

प्रति १० लाख	अफगानिस्तान	बङ्गलादेश	भुटान	भारत	मालिड्स	नेपाल	पाकिस्तान	श्रीलंका
परिष्करण	२०८५	५८०३	४७७६२	८७६०	११६०५८	१९८७	७२६७	५८६६
संक्रिमित	८९२	११३४	१०९	६५८	५१०७	५८१	११४७	१२४
मृत्यु	२७	१५	०	१७	२४	१३	२४	०.५

सूचना तथा सञ्चार

कोभिड-१९ को निदान एवम् उपचार सम्बन्धमा परामर्श प्रदान गर्ने ३० फाल्गुन २०७६ देखि दुईवटा कल सेन्टर १११५ (विहान ६ देखि रातिको १० बजे) र ११३३ (२४ घण्टा) सञ्चालित छन्। कोभिड-१९ का सम्बन्धमा कुनै जिज्ञासा भएमा यी कल सेन्टरमा सम्पर्क गर्नुहुन अनुरोध छ। विगत २४ घण्टामा जम्मा सेवा लिने संख्या: ८९६ स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीहरूको लागि हटलाइन नम्बर: ९८५१२५५८३९

थप जानकारी

कोभिड-१९ सम्बन्धी सबै निर्देशिकाहरूको लागि [यहाँ निलक गर्नुहोस](https://heoc.mohp.gov.np/update-on-novel-corona-virus-covid-19) (<https://heoc.mohp.gov.np/update-on-novel-corona-virus-covid-19>

कोभिड-१९ हटलाइन	११३३ (२४/७) १११५ (६ देखि १०) ९८५१२५५८३९, ९८५१२५५८३४ (८ देखि ८)
वेब पोर्टल	https://covid19.mohp.gov.np/ https://heoc.mohp.gov.np/ http://www.edcd.gov.np/
अफिसियल भाईवर कम्पनी	Search "MoHP Nepal COVID-19" on Viber to join the community
सोसल मिडिया	fb.com/mohpnep fb.com/HEOCMoHP fb.com/edcdnepal
Mobile Application	Search "Hamro Swasthya" on Google Play Store and Apple Store